

<input type="checkbox"/> District Court <input type="checkbox"/> Denver Juvenile Court डिस्ट्रिक्ट अदालत डेनभर तरुण अदालत ____ County, Colorado काउन्टी, कोलोराडो Court Address: अदालतको ठेगाना:	
In re: जबाफमा: <input type="checkbox"/> The Marriage of: को शुभविवाह <input type="checkbox"/> The Civil Union of: को नागरिक मिलन <input type="checkbox"/> Parental Responsibilities concerning: ... का विषयमा पालनपोषण जिम्मेवारीहरू <hr/> Petitioner: वादी: And तथा Co-Petitioner/Respondent: सह-वादी/प्रतिवादी:	▲ COURT USE ONLY ▲ अदालतको प्रयोगका लागि मात्र
Attorney or Party Without Attorney (Name and Address): न्यायाधिवक्ता वा न्यायाधिवक्ता बिनाको पक्ष(नाम र ठेगाना): Phone Number: E-mail: फोन नम्बर: इमेल: FAX Number: Atty. Reg. #: फ्याक्स नम्बर: न्यायाधिवक्ता दर्ता नं.:	Case Number: मुद्दा नम्बर: Division Courtroom विभाग न्यायकक्ष
CERTIFICATE OF COMPLIANCE WITH MANDATORY FINANCIAL DISCLOSURES *****EACH PARTY MUST COMPLETE AND FILE THIS FORM WITH THE COURT***** अनिवार्य आर्थिक प्रकटीकरण सहित अनुपालनको प्रमाणपत्र *****प्रत्येक पक्षले यो फाराम पूरा गरी अदालतयमा दायर गर्नु पर्नेछ।*****	

I, the Petitioner Co-Petitioner/Respondent (check one) hereby certify that I have sent the other party the following Mandatory Disclosures as required by Rule 16.2(e)(7) of the Colorado Rules of Civil Procedure.
म, वादी सह-वादी/प्रतिवादी (एउटामा चिनो लगाउनुहोस्) नागरिक कार्यविधिका कोलोराडो नियमहरूको नियम 16.2(e)(7) ले आवश्यक गरेअनुसार निम्नलिखित अनिवार्य प्रकटीकरणहरू अर्को पक्षलाई पठाएको छु भनी यसद्वारा प्रमाणित गर्दछु।

See JDF 1125: Mandatory Disclosure – Form 35.1 for explanation on what is required by the disclosures being listed. Check those that you have furnished to the other party. **(Note: Only the Sworn Financial Statement and Child Support Worksheet should be filed with the Court.)**

JDF 1125: हेर्नुहोस्। अनिवार्य प्रकटीकरण - प्रकटीकरणहरूका आवश्यकताहरू सूचीकृत गरिएको कुराको व्याख्याका लागि फाराम 35.1। आफूले अन्य पक्षलाई पुऱ्याएका कुरामा चिनो लगाउनुहोस्। (नोट: अदालतमा सपथबद्ध आर्थिक वक्तव्य र बच्चा सहयोग कार्यपत्र मात्र दायर गर्नुपर्नेछ।)

Sworn Financial Statement

सपथबद्ध आर्थिक वक्तव्य

Income Tax Returns (most recent 3 years)

आयकर फिर्ती (सबैभन्दा पछिल्ला 3 वर्ष)

Personal Financial Statements (last 3 years)

व्यक्तिगत आर्थिक वक्तव्यहरू (पछिल्ला 3 वर्ष)

Business Financial Statements (last 3 years)

व्यवसाय आर्थिक वक्तव्यहरू (पछिल्ला 3 वर्ष)

Real Estate Documents (Appraisal, Title, etc.)

घरजग्गा प्रलेखहरू (मूल्याङ्कन, शीर्षक, आदि.)

Personal Debt (Loans, Title, Credit Card Statements, etc.)

व्यक्तिगत ऋण (ऋण, शीर्षक, क्रेडिट कार्ड वक्तव्यहरू आदि.)

Investments

लगानीहरू

Employment Benefits

रोजगार लाभहरू

Retirement Plans

निवृत्तीभरण योजनाहरू

Bank/Financial Institution Accounts

बैंक/आर्थिक संस्थाका खाताहरू

Income Documentation (Pay Stubs, etc.)

आय प्रलेखीकरण (पे स्टब आदि)

Employment and Education – Related child Care Documentation

रोजगार र शिक्षा - सम्बन्धित बच्चा स्याहार प्रलेखीकरण

Insurance Documentation

बीमा प्रलेखीकरण

Extraordinary Children's Expense Documentation

असाधारण बच्चाहरूको खर्च प्रलेखीकरण

If I have not provided information, it is because:

मैले जानकारी प्रदान गरेको छैन किनकि:

I hereby certify that, to the best of my knowledge, the disclosures I have made are complete and correct as of this date.

म यसरी मेरो जानले भ्याएसम्म, मैले गरेका प्रकटीकरणहरू आजका मितिसम्म पूर्ण र सटीक रहेको प्रमाणित गर्छु।

By checking this box, I am acknowledging I am filling in the blanks and not changing anything else on the form.

यस बाकसमा चिनो लगाएर, मैले यसमा भएका रिक्त स्थानहरू भरिरहेको र सोबाहेकका अन्य कुनै पनि कुरा परिवर्तन नगरेको स्वीकार गर्छु।

By checking this box, I am acknowledging that I have made a change to the original content of this form.

यस बाकसमा चिनो लगाएर, मैले यस फाराममा भएका वास्तविक विषयवस्तुमा परिवर्तन गरेको स्वीकार गर्छु।

***SIGNATURE(S) ARE REQUIRED BELOW BEFORE FILING WITH THE COURT**

**अदालतमा दायर गर्नुअघि तल हस्ताक्षर(हरू) गर्न आवश्यक छ।*

VERIFICATION

प्रमाणीकरण

I declare under penalty of perjury under the law of Colorado that the foregoing is true and correct.

म कोलोराडोका कानूनअन्तर्गतको झुटो साक्षीको जरिवानाअन्तर्गत पूर्व उल्लेखित कुराहरू सत्य र साँचो भएको घोषणा गर्छु।

JDF 1104 R12/19 CERTIFICATE OF COMPLIANCE WITH MANDATORY FINANCIAL DISCLOSURES - NEPALI

Executed on the _____ day of _____, _____, at _____
_____ मा _____, _____, का दिन _____ मा कार्यान्वयन गरिएको
(date) (month) (year) (city or other location, and state OR country)
(मिति) (महिना) (वर्ष) (सहर वा अन्य स्थान, र राज्य वा काउन्टी)

(Printed name of Petitioner/Co-Petitioner/Respondent)
(वादी/सह-वादी/प्रतिवादीको स्पष्ट लेखिएको नाम)

*Signature of Petitioner/Co-Petitioner/Respondent
*(वादी/सह-वादी/प्रतिवादीको हस्ताक्षर)

Attorney Signature, if any
नायाधीवक्ताको हस्ताक्षर, यदि भए

***SIGNATURE IS REQUIRED BELOW BEFORE FILING WITH THE COURT**

**अदालतमा दायर गर्नु अघि तल हस्ताक्षर गर्न आवश्यक छ।*

CERTIFICATE OF SERVICE

सूचनाको प्रमाणपत्र

I certify that on _____ (date) a true and accurate copy of **the CERTIFICATE OF COMPLIANCE WITH MANDATORY FINANCIAL DISCLOSURES** was served on the other party by:
_____ (मिति) का दिन अनिवार्य प्रकटीकरणहरूको अनुपालनको प्रमाण-पत्रको सत्य र साँचो प्रतिलिपि निम्न विधिहरू
अर्को पक्षलाई सूचित गरेको प्रमाणित गर्छु:

Hand Delivery, E-filed, Faxed to this number _____, **or**
 आफैँ प्रदान गरेको इ-दायर गरेको यस नम्बरमा फ्याक्स गरिएको _____, वा
 by placing it in the United States mail, postage pre-paid, and addressed to the following:
हुलाक खर्च अग्रिम भुक्तानी गरी अमेरिकी हुलाकमार्फत र निम्न ठेगानामा प्रेषित गरिएको:

To: _____
लाई:

*(Your Signature)
*(तपाईंको हस्ताक्षर)

Date
मिति